

सिद्ध कुमाख गाउँपालिकाको बैठक भत्ता सम्बन्धी कार्यविधि — २०७५

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०७५।०५।०६

प्रस्तावना: सिद्ध कुमाख गाउँपालिकाको गाउँसभा, गाउँ कार्यपालिका, वडा समिति, विषयगत समिति तथा विभिन्न समितिको बैठक बसे बापत उपस्थित सदस्यहरूलाई प्रदान गरिने बैठक भत्तालाई व्यवस्थित गर्न बाञ्छनीय भएकोले,

सिद्ध कुमाख गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम सिद्ध कुमाख गाउँपालिकाको बैठक भत्ता सम्बन्धी कार्यविधि २०७५ रहेकोछ।

(२) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ।

२. परिभाषा:

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “कानून” भन्नाले गाउँपालिकाको ऐन, नियम, कार्यविधिलाई सम्झनु पर्दछ।

(ख) “कार्यपालिका” भन्नाले सिद्ध कुमाख गाउँपालिकाको कार्यपालिका सम्झनु पर्दछ।

(ग) “सभा” भन्नाले सिद्ध कुमाख गाउँ सभा सम्झनु पर्दछ।

(घ) “वडा समिति” भन्नाले गाउँपालिकाको वडा समिति सम्झनु पर्दछ।

(ङ) “समिति” भन्नाले गाउँ कार्यपालिका र गाउँसभा अन्तर्गत गठन भएका विभिन्न विषयगत तथा अन्य समिति सम्झनु पर्दछ।

३. बैठक भत्ताको मापदण्ड :

(१) स्पष्ट विषयवस्तु र कार्ययोजना बेगर बसेको बैठकको भत्ता पाइने छैन।

(२) सभाको बैठक आवश्यकता अनुसार बस्नेछ तर महिनामा तिन पटक भन्दा बढी बैठक बसेको भत्ता पाइने छैन।

(३) कार्यपालिका तथा सभाको बैठक आवश्यकता अनुसार बस्नेछ तर महिनामा तिन पटक भन्दा बढी बैठक बसेको भत्ता पाइने छैन।

(४) वडा समितिको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ । तर महिनामा तिन पटकभन्दा बढी बैठक बसेको भत्ता पाइने छैन ।

(५) कार्यपालिका र वडा समितिको बैठक सम्भव भएसम्म कार्यालय समय बाहिर बस्नु पर्नेछ ।

(६) कानून अनुसार गठन भएका समितिहरूको बैठकहरूको लागि मात्र भत्ता प्रदान गरिनेछ ।

(७) वडा समिति तथा विभिन्न समितिहरूको बैठकमा आमन्त्रित सदस्यका रूपमा थप ब्यक्तिहरू राख्न पाइने छैन ।

(८) कार्यपालिका र गाउँसभाको बैठकमा विषयगत शाखासँग सम्बन्धित विषयमा निर्णय गर्दा सम्बन्धित शाखा प्रमुखको राय लिनु पर्ने भएमा निजलाई आमन्त्रण गर्न सकिनेछ । कार्यपालिका र गाउँसभाको बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई प्रशासनिक कामकाजमा सहयोग गर्न एक जना सहयोगी कर्मचारी आमन्त्रण गर्न सकिनेछ । आमन्त्रित सदस्यहरूलाई अन्य सदस्य सरह भत्ता प्रदान गर्न सकिनेछ ।

४. बैठक भत्ता सम्बन्धि व्यवस्था :

(१) गाउँ कार्यपालिका र गाउँसभाबैठक बसे बापत प्रतिसदस्य प्रति बैठक रु १३००।- (एक हजार तिन सय रुपैया मात्र) का दरले बैठक भत्ता उपलब्ध गराइनेछ ।

(२) वडा समितिको बैठक बसे बापत प्रतिसदस्य प्रति बैठक रु १०००।-(एक हजार रुपैया मात्र) का दरले बैठक भत्ता उपलब्ध गराइनेछ ।

(३) गाउँपालिका न्यायिक समितिका सदस्यहरूलाई मात्र प्रति महिना बढीमा दुईवटा बैठकको लागि प्रति बैठक रु ५००।-(पाँचसय रुपैया मात्र) फ इजलास भत्ता उपलब्ध गराइनेछ ।

(४) विषयगत समितिहरूमा विधायन समिति, लेखा समिति र सुशासन समितिका सदस्यलाई मात्र बढीमा बार्षिक बाह्रवटा बैठको लागि प्रति बैठक रु ५००।- (पाँचसय रुपैयाँ मात्र) समिति भत्ता उपलब्ध हुनेछ ।

(५) गाउँपालिकाको अध्यक्षले अध्यक्षता गर्ने विभिन्न समितिको बैठकमा समितिका सदस्यहरूलाई प्रति बैठक रु १३००।-(एक हजार मात्र) उपलब्ध गराइनेछ ।

(६) उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षता गर्ने विभिन्न समितिको बैठकमा समितिका सदस्य तथा कर्मचारीहरूलाई प्रति बैठकमा रु १०००।-(एक हजार मात्र) उपलब्ध गराइनेछ।

तर कार्यालयको नियमित स्टाफ बैठक कार्यालय समय बाहिर बस्नु पर्नेछ र उक्त बैठकमा उपस्थित भएबापत कर्मचारीहरूलाई प्रतिबैठक रु ५००।-(एक पाँच सय मात्र) उपलब्ध गराइनेछ।

५. उपस्थिति : बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थित पुस्तिकामा आफ्नो नाम र बुझिने गरी दस्तखत गर्नुपर्नेछ।

६. परिमार्जन तथा संशोधन : कार्यविधिलाई आवश्यकता अनुसार गाउँ कार्यपालिकाले परिमार्जन तथा संशोधन गर्न सक्नेछ।

७. बचाउ र खारेजी : (१) सिद्ध कुमाख गाउँपालिकाको बैठक भत्ता सम्बन्धी कार्यविधि, २०७४ खारेज गरिएको छ।

(२) उपनियम (१) को कार्यविधि अनुसार भएको काम कारवाही यसै कार्यविधि बमोजिम भएको मानिनेछ।